

नेपाल राजपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

काठमाडौं, असार १ गते २०३२ साल

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

राष्ट्र ऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्र ऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्र ऋण उठाउन ऋणपत्र निस्काशित गरेको छ।

यो ऋणपत्रको जम्मा मूल्य, भुक्तानी अवधि, व्याजको दर, व्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छ।

- (१) ऋणको नाम:- यस ऋणको नाम विकास ऋण २०३७ रहेको छ।
- (२) ऋणको उद्देश्य:- विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ।
- (३) निस्काशित ऋणको रकम:- यो ऋणको जम्मा रकम रु. ५,००,००,०००।- (पाँच करोड) को हुनेछ।
- (४) ऋणको व्यवहार:- यो ऋणको व्यवहार श्री ५ को सरकारको संचित कोषप्रति हुनेछ।
- (५) ऋणपत्रको प्रकार:- यो ऋणको ऋणपत्र कम्तीमा रु. २५।- वा २५ को (Multiple) २५ ले भाग गर्दा निशेष हुने अङ्कको स्टक वा २५।- ५०।- १००।- १,०००।- १०,०००।- १,००,०००।- दरको प्रमिसरी नोटको रूपमा लिन पाइनेछ।
- (६) ऋणपत्र विक्री अवधि:- यो ऋणपत्रहरूको विक्री अवधि २०३२ साल आषाढ १ गते देखि ऐ. १५ गतेसम्मको हुनेछ। तर आवश्यक देखिएमा सो समय अगावै पनि विक्री बन्द गर्न सकिनेछ।

(३)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(४)

नेपाल राजपत्र भाग ३

- (७) ऋणपत्रको विक्री मूल्यः— ऋणपत्रमा उल्लेख गरेबमोजिम पूरापूर मूल्यमा ऋणपत्रहरू विक्री हुनेछ ।
- (८) ऋणपत्र खरीद गर्न दरखास्त दिनु पर्नेः—
- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्र बैङ्कले तोकिएको ढाँचामा राष्ट्र बैङ्क वा त्यसको एजेण्ट सरह भै काम गर्ने अन्य कार्यालयमा दरखास्त दिन सकिनेछ ।
- (२) उप-दफा (१) बमोजिम दरखास्त दिदा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ त्यसको पूरा रकम सो कार्यालयमा बुझाई त्यसको रसिद दरखास्त साथ पेश गर्नु पर्नेछ ।
- (३) दरखास्त फाराम निःशुल्क पाइनेछ ।
- (९) बढी रकम स्वीकार गर्ने नगर्ने अधिकारः— चाहिएको भन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुनेछ ।
- (१०) बाँडफाँड गर्ने अधिकारः—प्राप्त ऋणपत्रहरूको बाँडफाँड गर्ने अधिकार राष्ट्र बैङ्कलाई प्रदान गरिएको छ ।
- (११) स्वीकृत नभएको ऋण फिर्ता हुनेः— स्वीकृत नभएको रकम नेपाल राष्ट्र बैङ्कबाट यथाशिघ्र दरखास्तवालालाई फिर्ता दिनेछ । यसरी फिर्ता भएको रकममा व्याज दिइने छैन ।
- (१२) स्वीकृत ऋणको प्रमाणपत्र दिनेः— स्वीकृत भएको ऋणको प्रमाणपत्र स्टक सर्टिफिकेट वा प्रमिसरी नोटको रूपमा दरखास्तवालाको माग अनुसार दिइनेछ । दरखास्तवालाले सो कुरा उल्लेख नगरेमा ऋणपत्र स्टकको रूपमा दिइनेछ ।
- (१३) ऋणको व्याजः— ऋणको व्याज राष्ट्र बैङ्क वा सो बैङ्कका एजेण्ट सरह भै काम गर्ने अन्य कार्यालयले रकम बुझेर लिएको मितिदेखि नै वार्षिक सयकडा १० का दरले दिइनेछ ।
- (१४) ऋणको साँवा भुक्तानीः— यो ऋणको साँवा भुक्तानी २०३७ साल आषाढ १५ गतेपछि दिइनेछ ।
- (१५) ऋणको भुक्तानी दिने ठाउँः— यो ऋणको साँवा र व्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्र बैङ्क वा त्यसको एजेण्टमार्फत भुक्तानी दिइनेछ ।
- (१६) ऋणपत्रसम्बन्धी व्यवस्थाः—यो ऋणको व्यवस्था र तत्सम्बन्धित सबै कारवाइ नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण विभागले गर्नेछ ।
- (१७) ऋणपत्र खरीद गर्ने अधिकारः— यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
- (१८) कर नलाग्नेः— यो ऋणबाट प्राप्त व्याजमा कर छूट दिइएको छ ।
- (१९) ऋणसम्बन्धी कानूनी कारवाइः— यो ऋण सम्बन्धित कानूनी कारवाइ प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।

आज्ञाले—

नरकान्त अधिकारी

श्री ५ को सरकारको का. मु. सचिव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।